



चुमनुव्री गाउँपालिका  
**स्थानीय राजपत्र**

खण्ड: १

संख्या: ७

मिति: २०७५/०२/१२

**भाग-२**

**आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५**

चुमनुव्री गाउँपालिका  
सिर्दिबास, गोरखा  
गण्डकी प्रदेश

## आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५

नेपालको संविधानको धारा २२६ ले दिएको अधिकार प्रयोग गरी नेपालको संविधान, २०७२ को अनुसूची ८ को दफा ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) मा रहेको आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्न चुमनुव्री गाउँसभाबाट मिति २०७५।०२।१४ मा आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ जारी गरीएको छ । यो कार्यविधि गाउँसभाबाट स्वीकृत भएको मितिबाट तुरुन्त प्रारम्भ हुनेछ ।

### परिच्छेद : १

#### प्रारम्भिक

#### १) संक्षिप्त नाम र प्रारम्भ :

(१) यो कार्यविधिको नाम “चुमनुव्री गाउँपालिकाको आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५” रहेको छ ।

#### २) परिभाषा :

(१) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

(क) “ऐन” भन्नाले चुमनुव्री गाउँपालिकाबाट जारी भएको शिक्षा ऐन लाई सम्झनु पर्छ ।

(ख) “मन्त्रालय” भन्नाले नेपाल सरकार शिक्षा मन्त्रालय सम्झनु पर्छ ।

(ग) “विभाग” भन्नाले शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभाग सम्झनु पर्छ ।

(घ) “गाउँपालिका” भन्नाले चुमनुव्री गाउँपालिकालाई सम्झनु पर्छ ।

(ङ) “गाउँ शिक्षा अधिकारी” भन्नाले गाउँपालिकाका शिक्षा कार्यालय प्रमुखको रूपमा कार्यरत पदाधिकारी सम्झनु पर्छ ।

(च) “आधारभूत शिक्षा परीक्षा” भन्नाले आधारभूत तहको अन्तमा लिइने परीक्षालाई सम्झनु पर्छ ।

(छ) “परीक्षा समिति” भन्नाले यस कार्यविधिको दफा ६ अनुसार गठित आधारभूत शिक्षा परीक्षा समिति सम्झनुपर्छ ।

(ज) “परीक्षण केन्द्र” भन्नाले आधारभूत शिक्षा परीक्षाको उत्तर पुस्तिका परीक्षणका लागि चुमनुव्री गाउँकार्यपालिका शिक्षा कार्यालयबाट तोकिएको केन्द्र सम्झनु पर्छ ।

(झ) “परीक्षा केन्द्र” भन्नाले आधारभूत शिक्षा परीक्षा सञ्चालनका निम्ति तोकिएका परीक्षा केन्द्रहरु सम्झनुपर्छ ।

(ञ) “केन्द्राध्यक्ष” भन्नाले आधारभूत शिक्षा परीक्षा सञ्चालनका निम्ति तोकिएको परीक्षा केन्द्र प्रमुख सम्झनु पर्छ ।

(ट) “गाउँ शिक्षा कार्यालय” भन्नाले चुमनुव्री गाउँकार्यपालिका अन्तर्गतको शिक्षा सम्बन्धी कार्य गर्ने कार्यालय सम्झनु पर्छ ।

(ठ) “विद्यालय” भन्नाले विद्यमान ऐन, नियम बमोजिम स्थापना भई सञ्चालनमा रहेका अनुमति प्राप्त वा स्वीकृति प्राप्त विद्यालयहरु सम्झनु पर्छ ।

**परिच्छेद : २****परीक्षाको आवेदन, रजिष्ट्रेशन र प्रवेश पत्र सम्बन्धी व्यवस्था****३) रजिष्ट्रेशन आवेदन फाराम भर्नुपर्ने :**

- (१) प्रत्येक विद्यालयले आफ्नो विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको आधारभूत शिक्षा परीक्षामा सहभागिताका लागि अनुसूची -१ अनुसारको रजिष्ट्रेशन आवेदन फाराम भराई गाउँ शिक्षा कार्यालयमा पेशगर्नु पर्नेछ ।
- (२) रजिष्ट्रेशन आवेदन फाराम भर्नका लागि देहायको शर्त पूरा गरेको हुनु पर्ने छ :
  - (क) विद्यमान व्यवस्था अनुसार औपचारिक विद्यालय शिक्षा वा खुला शिक्षा वा अनौपचारिक शिक्षा पद्धतिबाट आवेदकले कक्षा ७ को अध्ययन पूरा गरी कक्षा आठमा अध्ययनरत रहेको हुनुपर्ने छ ।
  - (ख) परीक्षाको आवेदनसाथ कक्षा ७ को मार्कसीट वा ग्रेड सीट र जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी तथा तोकिएको परीक्षा शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर वा अन्य कुनै निस्सा अनिवार्य रूपमा पेश गरेको हुनुपर्नेछ ।
  - (ग) परीक्षा रजिष्ट्रेशन आवेदन फाराम शैक्षिक सत्र शुरू भएको मितिले तिन महिनाभित्र पेश गरिसक्नुपर्नेछ । तर यो कार्यविधि शुरू भएको एक वर्षभित्र हुने आधारभूत शिक्षा परीक्षा आवेदन फाराम भराई यो कार्यविधि जारी भएको मितिले तीस दिनभित्र गाउँकार्यपालिका शिक्षा कार्यालयमा पेश गर्न सकिनेछ ।
  - (घ) आवेदन दिने विद्यार्थीको उमेर जुन सालमा आधारभूत शिक्षा परीक्षामा सामेल हुने हो सो वर्षको चैत्र मसान्तसम्ममा बाह्र वर्ष पुरा भएको हुनु पर्नेछ ।
- (३) विद्यमान कानून बमोजिम स्थापना भई सञ्चालन भइरहेका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, परम्परागत धार्मिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय, खुला विद्यालय, बैकल्पिक विद्यालय, विशेष विद्यालयले आवेदन फाराम भराउनु पर्नेछ ।

**४) रजिष्ट्रेशन नम्बर कायम गर्ने :**

- (१) गाउँकार्यपालिका शिक्षा कार्यालयमा पेश हुन आएका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा आवेदन फाराम जाँचबुझ गाउँकार्यपालिका शिक्षा कार्यालयले गरी विद्यार्थीको रजिष्ट्रेशन नम्बर कायम गर्ने छ ।
- (२) गाउँकार्यपालिका शिक्षा कार्यालयले रजिष्ट्रेशन नम्बर कायम गरेको जानकारी प्रत्येक विद्यालयलाई दिनुपर्नेछ ।
- (३) गाउँकार्यपालिका शिक्षा कार्यालयले रजिष्ट्रेशन नम्बर कायम भएका विद्यार्थीहरूको परीक्षाको रोल नम्बर सहितको प्रवेश पत्र उपलब्ध गराउनु पर्नेछ ।

**परिच्छेद : ३****परीक्षा समिति सम्बन्धी व्यवस्था****५) परीक्षा समितिको गठन :**

(१) परीक्षा समितिको गठन देहाय बमोजिम हुने छ :

- (क) गाउँ शिक्षा अधिकारी -अध्यक्ष
- (ग) सामुदायिक विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरु मध्येबाट गाउँपालिका अध्यक्षबाट मनोनित ३ जना - सदस्य
- (ग) संस्थागत विद्यालयका प्रधानाध्यापकहरु मध्येबाट गाउँपालिका अध्यक्षबाट मनोनित १ जना -सदस्य
- (घ) आधारभूत र माध्यमिक शिक्षकहरु मध्येबाट परीक्षा समितिले मनोनित गरेको कम्तिमा एक जना महिला सहित दुई जना शिक्षक -सदस्य
- (ङ) स्रोत व्यक्ति एक जना -सदस्य
- (च) स्रोतकेन्द्र विद्यालय प्र अ १ जना -सदस्य सचिव
- (२) परीक्षा समितिमा मनोनित सदस्यहरुको पदावधि दुइ वर्षको हुने छ ।
- (३) परीक्षा समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुने छ ।
- (४) परीक्षा समितिको सचिवालय स्रोतकेन्द्रमा रहने छ ।

**६) परीक्षा समितिको काम, कर्तव्य र अधिकार**

(१) परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ :

- (क) परीक्षा केन्द्र निर्धारण गर्ने,
- (ख) स्वच्छ, मर्यादित, भए रहित वातावरणमा व्यवस्थित ढंगले परीक्षा सञ्चालन गर्ने,
- (ग) आवश्यकता अनुसार उपसमिति वा कार्यदल गठन गरी काम, कर्तव्य र अधिकार तोक्ने,
- (घ) उत्तरपुस्तिका परीक्षण तथा सम्परिक्षण सम्बन्धी कार्य गर्ने, गराउने,
- (ङ) परीक्षाफल प्रकाशन गर्ने, परीक्षार्थीहरुलाई प्रगति विवरण वा प्रमाणपत्र वा ग्रेडसीट उपलब्ध गराउने,
- (च) परीक्षा सम्बन्धी विभिन्न कार्यमा संलग्न कर्मचारीहरुका लागि पारिश्रमिक तोक्ने,
- (छ) परीक्षा सञ्चालनको लागि केन्द्राध्यक्ष नियुक्त गर्ने,
- (ज) आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा अन्य कार्य गर्ने ।
- (२) परीक्षा समितिले आधारभूत तहको अन्तमा लिइने कक्षा ८ को आधारभूत शिक्षा परीक्षा

सञ्चालन गर्नुको अतिरिक्त विद्यालयस्तरमा लिइने आधारभूत तहका अन्य कक्षाहरूका आवधिक परीक्षा र निरन्तर मूल्यांकन पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि मापदण्ड बनाई विद्यालयहरूलाई निर्देशन दिन सक्ने छ ।

(३) स्तरमापन परीक्षा संचालन सम्बन्धमा :-

(१) विद्यालयहरूको स्तरमापनका लागि कक्षा ३, कक्षा ५, ८ र कक्षा १० मा अध्यायनरत विद्यार्थीहरूका लागि सबै अनिवार्य विषयहरूको एकिकृत प्रश्न निर्माण गरि स्तरमापन परीक्षा संचालन गर्ने व्यवस्था मिलाउने ।

### परिच्छेद : ४

### प्रश्नपत्र निर्माण तथा परिमार्जन

#### ७) प्रश्नपत्र निर्माण गर्ने :

- (१) आधारभूत शिक्षा परीक्षाको लागि प्रश्नपत्र निर्माण गर्दा देहायका आधारहरूलाई ख्याल गर्नु पर्ने छ ।
- (क) कक्षा ८ को विषयगत पाठ्यक्रमले निर्धारण गरेको सिकाइउपलब्धि र ग्रीडको आधारमा स्तरीय प्रश्ननिर्माण गर्नुपर्ने,
- (ख) पाठ्यक्रम विकास केन्द्रबाट विकास गरिएको कक्षा ८ को विषयगत विशिष्टीकरण तालिका अनुरूप प्रश्नपत्र निर्माण गर्नुपर्ने,
- (ग) प्रश्नपत्र निर्माण सम्बन्धी कार्य गोप्य रूपमा गर्नुपर्ने ।
- (२) गाउँपालिका क्षेत्रका विद्यालयका शिक्षकहरू मध्येबाट विषयगत शिक्षक छनोट गरी प्रश्नपत्र निर्माण गर्न लगाइने छ । यसरी प्रश्नपत्र निर्माण गर्दा गोप्यता कायम गरिने छ ।
- (३) प्रत्येक विषयको कम्तिमा तिन सेट प्रश्न पत्र निर्माण गरिने छ ।
- (४) विषयगत शिक्षकहरूबाट निर्मित प्रश्नपत्रहरू संकलन तथा सुरक्षा सम्बन्धी कार्य परीक्षा समितिको सचिवालयले गर्ने छ ।

#### ८) प्रश्नपत्रको परिमार्जन गर्ने :

- (१) प्रश्नपत्र निर्माताले निर्माण गरेका सबै विषयका प्रश्नहरूका समानान्तर सेटबाट छनोट गरी प्रश्नपत्र परिमार्जन गरिने छ ।
- (२) प्रश्नपत्र परिमार्जन गरिसकेपछि टाइप, सम्पादन र छपाइ कार्य परीक्षा समितिको निर्देशनमा परीक्षा समितिको सचिवालयले गर्ने छ ।

#### ९) प्रश्नपत्र निर्माता र परिमार्जनकर्ताको छनोट र नियुक्ति गर्ने :

- (१) परीक्षा समितिले बनाएको मापदण्डका आधारमा प्रश्नपत्र निर्माता र प्रश्नपत्र परिमार्जनकर्ता छनोट गर्ने र उनीहरूलाई नियुक्ति दिने कार्य परीक्षा समितिको अध्यक्षको हुने छ ।

- (२) प्रश्नपत्र निर्माता र परिमार्जनकर्तालाई नियुक्ति दिँदा कार्यसम्पन्न गर्ने समयावधि समेत स्पष्टसँग तोक्नुपर्ने छ ।
- (३) प्रश्नपत्र निर्माता र परिमार्जनकर्ताले तोकिएको समयभित्र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्नु पर्नेछ ।
- (४) यस दफाको उपदफा (२) बमोजिमको समयावधिभित्र कार्य सम्पन्न नगर्ने, प्रश्नपत्रको गोपनियता पालना नगर्ने प्रश्नपत्र निर्माता वा प्रश्नपत्र परिमार्जनकर्तालाई नियुक्त गर्ने अधिकारीले कारवाही गर्न सक्नेछ । यस्तो अवस्थामा तत्काल प्रश्न निर्माण र परिमार्जनका लागि वैकल्पिक व्यवस्था गर्नु पर्ने छ ।

### परिच्छेद : ५

#### केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारी सम्बन्धी व्यवस्था

#### १०) केन्द्राध्यक्ष नियुक्त गर्ने :

- (१) परीक्षा समितिको निर्णय अनुसार केन्द्राध्यक्ष नियुक्त गरिने छ ।
- (२) केन्द्राध्यक्ष नियुक्ति गर्दा परीक्षा समितिले मनाएको मापदण्डको आधारमा गरिने छ ।
- (३) परीक्षा व्यवस्थापनमा प्रतिकूल असर पार्ने अमर्यादित कार्य गरेमा केन्द्राध्यक्षलाई परीक्षा समितिले जिम्मेवारीबाट हटाई वैकल्पिक व्यवस्था गर्न सक्ने छ ।

#### ११) केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार :

- (१) केन्द्राध्यक्षको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुने छ :
  - (क) परीक्षा केन्द्रमा भयरहीत वातावरण कायम गरी परीक्षा मर्यादित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्ने,
  - (ख) परीक्षा सञ्चालनमा बाधा पुग्ने वा परीक्षाको वातावरण खल्बल्याउने खालका अमर्यादित कार्य गर्ने व्यक्तिलाई कारवाही गर्ने,
  - (ग) परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारी व्यवस्था गर्ने,
  - (घ) परीक्षा समितिको निर्देशन बमोजिम समयमा परीक्षा शुरु गर्ने, परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका संकलन गरी सुरक्षितसाथ परीक्षा समितिले तोकेको ठाउँमा बुझाउने ।
  - (ङ) परीक्षाको अनुगमन क्रममा अनुगमनकर्ताले दिएका सुझावहरु कार्यान्वयन गर्ने, गराउने ।
  - (च) परीक्षा समितिले तोकेका अन्य कार्य गर्ने ।
- (२) केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा कुनै जटिलता आइपरेमा सोको जानकारी तत्काल परीक्षा समितिलाई गराउनु पर्ने छ । आइपरेको जटिलताका विषयमा परीक्षा समितिले आवश्यक निर्देशन दिनु पर्ने छ । निर्देशन प्राप्त भए पछि केन्द्राध्यक्षले सोही बमोजिम गर्नु पर्ने छ ।

**परिच्छेद : ६****उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण****१२) उत्तर पुस्तिका परीक्षण गराउने :**

- (१) आधारभूत शिक्षा परीक्षाको उत्तर पुस्तिका संकलन भइसकेपछि, परीक्षण केन्द्र तोक्यो उत्तर पुस्तिका परीक्षण गराइनु पर्ने छ ।
- (२) उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण गर्नु अघि कोडिड र परीक्षण एवम् सम्परीक्षण गरिसके पछि डिफेन्डिड सम्बन्धी व्यवस्था परीक्षा समितिको निर्णय बमोजिम गरिने छ ।
- (३) उत्तर पुस्तिका परीक्षकको नियुक्त परीक्षा समितिले गर्ने छ ।

**१३) उत्तरपुस्तिका सम्परीक्षण गर्ने :**

- (१) परीक्षण गरिएका उत्तर पुस्तिकाहरु सम्परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
- (२) सम्परीक्षण गर्दा कम्तिमा दश प्रतिशत उत्तर पुस्तिकाहरु पुरै परीक्षण गर्नु पर्ने छ । अन्य उत्तर पुस्तिकाहरुमा दिइएको अंक र तिनीहरुको योगफल परीक्षण गर्नु पर्ने छ ।
- (३) उत्तर पुस्तिका समपरीक्षकको नियुक्त परीक्षा समितिले गर्ने छ ।

**परिच्छेद : ७****नतिजा तयारी, नतिजा प्रकाशन र प्रमाणपत्र वितरण****१४) परीक्षाको नतिजा तयारी गर्ने :**

- (१) परीक्षा समितिले आधारभूत शिक्षा परीक्षाको नतिजा तयारी गर्न लगाउने छ । नतिजा तयारीका निम्ति परीक्षा समितिको निर्देशन अनुसार विद्यालयले आवश्यक सहयोग उपलब्ध गराउनु पर्नेछ ।
- (२) नतिजा तयारी सम्बन्धी अन्य व्यवस्था परीक्षा समितिको निर्णयानुसार हुने छ ।

**१५) परीक्षाको नतिजा प्रकाशन गर्ने :**

- (१) आधारभूत शिक्षा परीक्षाको नतिजा तयार पारिसकेपछि, परीक्षा समितिले नतिजा प्रकाशन गर्नेछ ।
- (२) यसरी नतिजा प्रकाशन गर्दा दफा (१५) को उपदफा (२) बमोजिम गर्नु पर्नेछ ।

**१६) प्रमाणपत्र वा ग्रेड सिट वितरण गर्ने :**

- (१) परीक्षामा सामेल भएका सम्पूर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र वा ग्रेड सिट वा लब्धांकपत्र वितरण गर्नु पर्नेछ ।

(२) परीक्षाको प्रमाणपत्र परीक्षा समितिको सचिवालयले विद्यालयलाई पठाउने छ । विद्यालयहरूले आफ्ना विद्यार्थीहरूको प्रमाणपत्र वा ग्रेड सिट वा लब्धांकपत्र वितरण गर्ने छन् ।

### १७) प्रयोगात्मक परीक्षाको नतिजा उपलब्ध गराउनु पर्ने :

- (१) नतिजा तयारीका निमित्त विद्यालयले प्रयोगात्मक परीक्षाको नतिजा तयार पारी परीक्षा सकिएको मितिले ३ दिनभित्र गाउँपालिकाको गाउँकार्यपालिका शिक्षा कार्यालयमा बुझाउनु पर्ने छ ।
- (२) कुनै विद्यालयले प्रयोगात्मक परीक्षाको नतिजा समयमै उपलब्ध नगराएमा त्यस्तो विद्यालयको नतिजा स्थगित गरी परीक्षा समितिले विद्यालयलाई कारवाही गर्न सक्ने छ ।
- (३) विद्यार्थीले प्राप्त गरेको प्रयोगात्मक परीक्षाको नतिजाका प्रमाणहरू परीक्षा समितिले छड्के जाँच गर्न सक्ने छ । प्रयोगात्मक कार्यको प्रमाण र विद्यार्थीको प्राप्तांकबिच तालमेल नभिलेको पाइएमा परीक्षा समितिको निर्णय अनुसार त्यस्तो मूल्यांकन गर्ने मूल्यांकनकर्तालाई कारवाही गर्न सक्ने छ ।
- (४) प्रयोगात्मक परीक्षा विद्यालय आफैले योजना गरी अनुकुलता अनुसार जुन सुकै समयमा सञ्चालन गर्न सक्नेछ ।

### परिच्छेद : ८

#### परीक्षाको अनुगमन सम्बन्धी व्यवस्था

### १८) परीक्षाको अनुगमन गर्ने :

- (१) गाउँपालिकामा गाउँ शिक्षा समिति, गाउँ शिक्षा कार्यालय, सामाजिक विकास समिति, गाउँपालिकाको प्रशासकिय अधिकृत समेत रहेको एक अनुगमन समिति रहने छ । यहि अनुगमन समितिले परीक्षा अनुगमन, सुपरिवेक्षण, नियन्त्रण गर्ने तथा आवश्यक सल्लाह सुझाव दिने छ ।
- (२) यस दफाको उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयबाट परीक्षाको अनुगमन गर्न कुनै बाधा पर्ने छैन ।

### १९) अनुगमन प्रतिवेदन पेश गर्नुपर्ने :

- (१) परीक्षाको अनुगमनमा खटिएका सम्पूर्ण अनुगमनकर्ताले अनुगमन प्रतिवेदन गाउँकार्यपालिका शिक्षा कार्यालयमा पेश गर्ने र आवश्यक परेमा परीक्षा समितिको सचिवालयमा पेश गर्न सक्ने छ ।
- (२) यस कार्यविधिको दफा १९ को उपदफा (२) अनुसार नेपाल सरकारका विभिन्न निकायहरूबाट गरिने अनुगमनको प्रतिवेदन तत् तत् निकायहरूले परीक्षा समितिलाई उपलब्ध गराउन सक्ने छन् ।

### परिच्छेद : ९

#### विविध

**२०) परीक्षा शुल्क तिर्नुपर्ने :**

- (१) परीक्षामा सामेल हुने संस्थागत विद्यालयले परीक्षा समितिले तोके बमोजिमको परीक्षा शुल्क तिर्नु पर्नेछ । तर सामुदायिक विद्यालयले भने परीक्षा शुल्क तिर्नुपर्ने छैन ।
- (२) उपदफा (१) बमोजिमको शुल्क तोकिएको बैंकको खातामा जम्मा गर्न सकिने छ ।

**२१) परीक्षामा खटिने कर्मचारीहरूलाई पारिश्रमिक उपलब्ध गराउने :**

- (१) परीक्षामा खटिने प्रश्नपत्र निर्माता, प्रश्नपत्र परिमार्जनकर्ता, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, उत्तर पुस्तिका परीक्षक, उत्तर पुस्तिका सम्परीक्षक, अनुगमनकर्ता लगायतका कर्मचारीहरूलाई गाउँ सभाले निर्धारण गरे बमोजिमको पारिश्रमिक उपलब्ध गराउनु पर्ने छ ।
- (२) यस दफाको उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए पनि गाउँ सभाले पारिश्रमिक निर्धारण नगरेसम्म गाउँ कार्यपालिकाले पारिश्रमिक निर्धारण गर्न सक्ने छ ।

**२२) कक्षा ९ मा भर्नाका लागि आधार लिनुपर्ने :**

- (१) आधारभूत शिक्षा परीक्षामा सहभागी भई ग्रेड सीट वा लब्धांकपत्र र प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीहरूले कक्षा ९ मा भर्ना हुनका लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट निर्धारित मापदण्ड पूरा गरेको हुनु पर्ने छ ।

**२३) ग्रेड बृद्धि परीक्षा सञ्चालन गर्न सक्ने :**

- (१) विद्यमान कानुनी व्यवस्थाको प्रतिकूल नहुने गरी परीक्षा समितिले आवश्यकता अनुसार ग्रेड बृद्धि परीक्षाको व्यवस्था गर्न सक्ने छ ।

**२४) विवरण उपलब्ध गराउनु पर्ने :**

- (१) आधारभूत शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक विवरण तथा तथ्यांकहरू सम्बन्धित विद्यालयले परीक्षा समितिको सचिवालयमा उपलब्ध गराउनु पर्ने छ ।
- (२) आधारभूत शिक्षा परीक्षा सम्बन्धी कार्य गर्नका लागि जिल्ला शिक्षा कार्यालयमा संकलित विवरण, फाराम, तथ्यांकहरू जिल्ला शिक्षा कार्यालयले गाउँपालिकालाई उपलब्ध गराउनु पर्ने छ । यसका लागि गाउँपालिकाको शिक्षा कार्यालयले विवरण माग गरी पठाउने छ ।

**२५) विवरण तथा तथ्यांकहरूअद्यावधिक गराइ राख्ने :**

- (१) यस अधि जिल्ला शिक्षा कार्यालयमा रहेका सो कार्यालयबाट हस्तान्तरण गरिएका विवरण तथा तथ्यांकहरू गाउँपालिकाको शिक्षा शाकायालयले अद्यावधिक गराइ राख्नु पर्नेछ ।
- (२) आधारभूत शिक्षा परीक्षा सम्बन्धी विभिन्न विवरण, तथ्यांक लगायतका कुराहरूको अभिलेख तयार पार्ने र आवश्यकता अनुसार अद्यावधिक गर्ने दायित्व शिक्षा कार्यालयको हुनेछ ।

**२६) सफ्टवेयर बनाउने :-**

(१) विद्यार्थीको परीक्षाफलको रिजल्टशिट, ग्रेड शिट, लब्धांकपत्र निर्माणको लागि सूचना प्रणालीको विकास गरिनेछ ।

(२) सूचना प्रणालीको निर्माण गर्दा जनशक्ति अभाव भएमा आवश्यक व्यवस्था गाउँपालिकाले गर्नेछ ।

**२७) रजिष्ट्रेशन फर्म छपाई तथा बितरण :-**

(१) गाउँपालिका शिक्षा कार्यालयले विद्यार्थी रजिष्ट्रेशन फर्म तत्काल छपाई गरि सम्बन्धित विद्यालयमा पठाउनेछ ।

(२) अन्यत्र जे सुकै लेखिएको भए पनि यो वर्ष २०७४ माघ १५ भित्र रजिष्ट्रेशन फर्म विद्यार्थीबाट भराई गाउँपालिका शिक्षा कार्यालयमा सबै विद्यालयले अनिवार्य रुपमा बुझाई सक्नु पर्नेछ ।

**२८) परीक्षा संचालन संबन्धि रकम ब्यवस्था :-**

(१) आधारभूत तहको परीक्षा संचालनको लागि निम्न स्रोतबाट रकमको ब्यवस्था गरिने छ ।

क. गाउँपालिकाबाट प्राप्त अनुदान

ख. जि.शि.का .बाट प्राप्त अनुदान

ग. उत्तर पुस्तिका परीक्षणका लागि सम्बन्धित विद्यालयबाट प्राप्त रकम

घ. संस्थागत विद्यालयबाट परीक्षा शुल्कबापत प्राप्त रकम

ड. अन्य

२९) यस कार्यविधि अनुसार कार्य सम्पादन गर्न कुनै द्विविधा भएमा वा बाधा उत्पन्न भएमा गाउँपालिकाले निर्णय गरे अनुसार हुनेछ ।

३०) यस कार्यविधिमा उल्लेख नभएका बिषयका हकमा शिक्षा ऐन, शिक्षा नियमावलि, शिक्षक सेवा आयोग आयोगको नियमावलीमा व्यवस्था भए अनुसार हुनेछ ।

३१) यस कार्यविधिमा उल्लेख भएका कुनै पनि प्राबधान ऐन कानुन संबिधानसँग बाभिएमा बाभिएको हद सम्म स्वतः खारेज हुनेछ ।

आज्ञाले,

प्रदिप गिरी

प्रमुख प्रशासकीय अधिकृत